



अजयमेरु गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: ३

संख्या: ७

मिति: २०७७/११/१०

भाग-१

अजयमेरु गाउँपालिका

अजयमेरु गाउँपालिकाको कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन

ऐन

२०७७

प्रस्तावना

संबिधान कृषि तथा पशुपालन, कृषि उत्पादनको व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी, कृषि सडक, साना सिचाई लगायत कृषि प्रसार कार्यक्रमको संचालन, व्यवस्थापन र सोको नियमन गर्ने जिम्मेबारी एकल अधिकार को रूपमा स्थानिय सरकारमा निहित रहेको छ । यसैलाई आधारमानि संधिय व्यवस्थापिका संसदले स्थानिय सरकार संचालन ऐन २०७४ समेत पारित गरिसकेको छ । सो ऐनले स्थानिय तहको काम, कर्तव्य र अधिकारलाई बिस्तृतरूपमा परिभाषित गरे अनरुप सबै स्थानीय तहले यसलाई कार्यान्वयन गरिरहेका छन् ।

उक्त परिप्रेक्षमा यस गाउँ पालिकाले संबिधान र ऐनले प्रावधान गरेका अधिकार को उपयोग गरी कृषिको ब्यबसायीकरण र कृषि उध्यमसिलताको विकास गरि स्थानीय तहमानै रोजगारिका अबसरहरुको सृजना गर्दै कृषकहरुको आयस्तर वृद्धि गर्ने लक्ष्य यस गाउँपालिका को छ । यसलाई पुरा गर्न यस गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्र प्राथमिकताका आधारमा कृषि बिकास कार्यक्रम तर्जुमा र सोको प्रभावकारि संचालन तथा व्यवस्थापन गर्दै कृषकहरुको माग र आबस्यकता अनुसारका उपयुक्त कृषि प्रबिधि तथा सेवाहरु सर्बशुलभ रुपमा उपलब्ध गराउनु अनिबार्य भएकोले ऐनको दफा १०२ को उपदफा २ को अधिनमा रहि यो “कृषि बिकास कार्यक्रम संचालन तथा व्यवस्थापन ऐन २०७७” तयार गरि जारि गरिएको छ ।

परिच्छेद १

नाम, परिभाषा र उद्देश्य

१। नाम र प्रारम्भ

क। यस ऐनको नाम “अजयमेरु गाउँपालिकाको कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन ऐन, २०७७” रहेको छ ।

ख। यो ऐन अजयमेरु गाउँ कार्यपालिकाले पारित भई स्थानीय राजपत्रमा प्रकाशन गरेको मितिदेखि लागु हुनेछ ।

२। परिभाषा

बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,

क० “अध्यक्ष” भन्नाले अजयमेरु गाउँपालिकाको अध्यक्ष सम्झनु पर्छ ।

ख० “उपाध्यक्ष” भन्नाले अजयमेरु गाउँपालिकाको उपाध्यक्ष सम्झनु पर्छ ।

ग० “ ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाइ बुझाउँछ ।

घ० “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले अजयमेरु गाउँपालिकाको प्रशासकीय प्रमुखको रूपमा काम गर्न जिम्मेवारी तोकिएको प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ ।

ङ० “ कानून” भन्नाले संघीय कानून, प्रदेश कानून र स्थानीय कानून सम्झनु पर्छ ।

च० “कार्यपालिका” भन्नाले अजयमेरु गा.पा.को गाउँ कार्यपालिका सम्झनु पर्छ ।

छ० “ऐन” भन्नाले “ अजयमेरु गाउँपालिकाको कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन ऐन, २०७७” लाइ सम्झनु पर्दछ ।

ज० “कृषि” भन्नाले जीवन धान्न र विकास, बृद्धि का लागि आवश्यक खाना, रेशा, जैविक उर्जा, जडिवुटि र अन्य बस्तु उत्पादन गर्न प्रयोग गरीने वीरुवा, पशुपन्छि, माछा,माहुरी समेत र दुसी(च्याउजात को खेती वा पालन र प्रजनन सम्बन्धि कार्य भन्ने बुझाउँदछ)।

झ० “कृषि सेवा” भन्नाले कृषक को माग र आबस्यकता अनुसार सरकारी, गैरसरकारी तथा निजि क्षेत्र ले कृषकप्रति जबाफदेही तथा उत्तरदायी रूपमा कृषि प्रबिधी, ज्ञान तथा सूचना प्रबाह गर्नु लाई जनाउद छ।

ञ० “कृषक” भन्नाले कृषि वा कृषि क्षेत्रमा संलग्न कृषक, उद्धमी र ब्यबसायी भन्ने बुझाउँदछ ।

ट० “गाउँपालिका” भन्नाले संविधान बमोजिम स्थापना भएका अजयमेरु गाउँपालिका सम्झनु पर्छ । यसले गाउँ कार्यपालिकालाई समेत जनाउने छ ।

ठ० “गाउँसभा” भन्नाले संविधानको धारा २२२ को उपधारा ९१० बमोजिमको अजयमेरु गाउँपालिकाको गाउँ सभा सम्झनु पर्छ ।

ड० “पदाधिकारी” भन्नाले ‘ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिकाका अन्य सदस्य सम्झनु पर्छ ।

ढ० “प्रदेश” भन्नाले संविधानको अनुसुचि अनुरूपका प्रदेश सम्झनु पर्दछ ।

ण० “बिषयगत शाखा” भन्नाले अजयमेरु गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि स्थापना भएका शाखा लाई जनाउँदछ । यसले अन्य विषयगत क्षेत्रको विकासकालागि अजयमेरु गाउँपालिकामा स्थापना भएका शाखा समेत जनाउँदछ ।

त० “मन्त्रालय” भन्नाले कृषि विषय हेर्ने नेपाल सरकारको संघीय मन्त्रालय सम्झनु पर्छ । यस शब्दले कृषि बिषय हेर्ने प्रादेशिक मन्त्रालयलाई समेत जनाउँदछ

थ० “योजना” भन्नाले आयोजना, परियोजना तथा कार्यक्रम समेतलाई जनाउँदछ ।

द० “वडा” भन्नाले अजयमेरु गाउँपालिकाको वडालाई सम्झनु पर्छ ।

ध० “वडा अध्यक्ष” भन्नाले अजयमेरु गाउँपालिकाका वडाका अध्यक्ष सम्झनु पर्छ ।

न० “वडा समिति” भन्नाले संविधानको धारा २२२ को उपधारा धारा २२३को उपधारा बमोजिमको अजयमेरु गाउँपालिकाको वडा समिति सम्झनु पर्छ ।

व० “सदस्य” भन्नाले,

१। अजयमेरु गाउँ सभा वा गाउँ कार्यपालिकाको सदस्य सम्झनु पर्छ र सो शब्दले गाउँ सभा वा गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष वा वडा समितिको सदस्यलाई समेत जनाउँछ ।

२। कृषि समितिको सम्बन्धमा अजयमेरु गाउँपालिकामा कृषि कार्यक्रम संचालन र व्यवस्थापन गर्न ' गाउँपालिकामा गठन भएको कृषि समिति तथा उप समितिका संयोजक, उप संयोजक तथा सदस्य समेतलाई जनाउँछ ।

३। "समिति" भन्नाले यस कार्यविधिको व्यवस्था अनुसार अजयमेरु गाउँपालिकामा गठन भएको कृषि विकास समिति तथा उपसमितिलाई जनाउँदछ ।

४। "संविधान" भन्नाले नेपालको संविधानलाई सम्झनु पर्दछ ।

५। "संघ" भन्नाले संघीय संरचनाको सबै भन्दा माथिल्लो इकाइको रूपमा रहने संघीय तह सम्झनु पर्दछ ।

६। "स्थानीय तह" भन्नाले अजयमेरु गाउँपालिकालाई जनाउँद छ ।

३। ऐनको उद्देश्य

यस ऐनको मूल उद्देश्य गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्र अबलम्बन गर्ने कृषि बिकास कार्यक्रम को तर्जुमा, सोको प्रभावकारि संचालन तथा व्यवस्थापन मा सहयोग पुरयाउने र कृषक परिवारलाई कृषि संबन्धि सेवा प्रबाह गर्ने रहेका छ । यसका विशिष्ट उद्देश्यहरु देहाय अनुसार रहेका छन् ।

क० कृषि सेवा प्रबाहका लागि अबस्यक संस्थागत संरचना बनाउन र सोको प्रभावकारि परिचालनमा सहयोग

गर्ने ।

ख० गाँउपालिकाको बार्षिक तथा आबधिक कृषि बिकास योजना तर्जुमा गर्न सहयोग पुरयाउने ।

ग० कार्यक्रम तर्जुमा तथा संचालनमा राजनैतिक तथा प्रशासनीक जवाफदेहिता बद्धि गर्न सहयोग गर्ने ।

घ० कृषि बिकास कार्यक्रम संचालनका लागि आबस्यक नीति निर्माण तथा मापदण्ड निर्धारण गर्न सहयोग पुरयाउने र

परिच्छेद २

कृषि बिकास कार्यक्रम संचालनका लागि संथागत संरचना

२।१ गाँउपालिकाको कर्मचारि व्यवस्था तथा संगठन संरचना

क० 'गाँउपालिकाले आबस्यकता र प्राथमिकता अनुसार कृषि क्षेत्रको समग्र बिकासका लागि कार्य संचालन गर्न गराउन गाँउपालिकाले पारित गरेको कार्य विभाजन नियमावली बमोजिम कृषि /पशुबिकास शाखा वा शाखा स्थापना गर्ने छ । ऊक्त शाखाको काम, कर्तव्य र जिम्मेवारी स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि गाँउपालिकाले पारित गरेको कार्य विभाजन नियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ । त्यस्तै वडा वा सेवा केन्द्रस्तरमा समेत कृषि कार्यक्रम संचालन ब्यवस्थापन गर्न आबस्यक प्राविधिक सेवा सहज एबम प्रभावकारी बनाउन का लागि बहुपछीय कृषि प्रसार पद्धती का लागि आबस्यक संयन्त्र वा इकाईको स्थापना गर्ने छ ।

ख० उक्त शाखा तथा वडा वा सेवाकेन्द्रमा कति स्थायी र करारका कर्मचारी रहने छन् भन्ने बिषय गाउँपालीकाले सर्भे गरि पारित गरेको संगठन संरचना अनुसार हुने छ ।

ग० गाउँपालिकाले श्रोत साधनको अधिकतम उपयोग र लागत न्यूनिकरणका लागि अन्य सरकारी, गैह्रसरकारि संघ संस्था तथा निजी क्षेत्रका सेवा प्रदायकहरु संग साझेदारी गरि कृषि सेवा प्रवाहका लागि आवश्यक संयन्त्र को स्थापना तथा परिचालन गर्ने छ ।

घ० गाउँपालिकाले आवश्यकतानुसार स्थानिय कृषि श्रोत व्यक्तिहरु को बिकास तथा परिचालन गरि कृषि सेवाको बिस्तार गर्ने छ ।

ङ० गाउँपालिका क्षेत्रमा संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ३ मा निर्धारण भएका कृषि बिकासका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न गराउन आबस्यक कार्यक्रम तर्जुमा, स्थानिय कृषि बिकासका निती नियम, कार्यबिधि, मापदण्ड निर्धारण तथा जनप्रतिनिधिहरुको कार्यक्रम प्रति जबाफदेहिता सुनिश्चित गर्न गाउँपालिकाले पारित गरेको कार्य विभाजन तथा कार्यसम्पादन नियमावलीको अधिनमा रही सामाजिक समबेसिताका आधारमा पालिका तथा वार्ड स्तरीय कृषि विकास समिति तथा आबस्यकता अनुसार सामुदायिक कृषि सेवा केन्द्र गठन गरिने छ । समिती को गठन, तथा सोको काम कर्तव्य अनुसूची १ वमोजिम हुनेछ।

२।२ गाउँपालिका तह मा कृषि विकास समिती गठन तथा परिचालन

गाउँपालिका क्षेत्रमा संविधान र ऐन द्वारा निर्धारण गरेका कृषि बिकासका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न गराउन आबस्यक कार्यक्रम तर्जुमा, स्थानिय कृषि बिकासका निती नियम, कार्यबिधि, मापदण्ड निर्धारण तथा

जनप्रतिनिधिहरूको कार्यक्रम प्रति जबाफदेहिता सुनिश्चित गर्न एबम कृषि विकास का कार्यक्रम लाई बहुपक्षीय अझ विकेन्द्रितरुप मा संचालन गर्न गाउँपालिकाले कार्यपालिका अन्तर्गत अनुसूची १ मा सम्मिलित एक कृषि बिकास समिती गठन गरिने छ ।

कृषि विकास समितिको काम, कर्तव्य, अधिकार, जिम्मेवारी र उत्तरदायित्व

स्थानीय सरकार संचालन ऐन २०७४ मा उल्लेखित प्राबधानहरूको परिधि भित्र रहि पालिका कृषि बिकास समितिको काम, कर्तव्य र अधिकार निम्नानुसार हुने छ ।

क। कृषि बिकास योजना तर्जुमा

- गाउँपालिकाको कृषि बिकासको प्राथमिकताहरू निर्धारण गर्ने,
- गाउँपालिकाको बार्षिक, आबधिक तथा रणनैतिक कृषि योजना तर्जुमा गरि गाउँ सभाबाट अनुमोदन गराउने ।
- योजना तर्जुमा गर्दा संबन्धित सबै सरोकारवालाहरूको सहभागिता सुनिश्चित गर्ने ।
- महिला तथा बिपन्न बर्ग, ब्याबसायीक कृषक, यूवा कृषक, बैदेशिक रोजगारीमा गएका परिवारहरू लक्षित गरि कृषि बिकास कार्यक्रम तर्जुमा तथा सोको कार्यान्वयन मा सहयोग गर्ने ।

ख। नीति निर्माण:

- कृषि तथा पशु बिकास संबन्धि स्थानीय नीति, कानून, कार्यबिधि, मापदण्ड तर्जुमा गरि आबस्यकता अनुसार गाउँ कार्यपालिका तथा गाउँ सभाबाट पास गराई स्थानिय राजपत्रमा प्रकासित गर्ने र सोको कार्यान्वयन गर्ने गराउने ।

ग। समन्वय तथा सहकार्य

- गाउँपालिकाका बिभिन्न समिति तथा उपसमितिहरु लगायत गाउँकार्यपालिका तथा गाउँसभा संग समन्वय गर्ने ।
- कृषि योजना तर्जुमा तथा सो को प्रभावकारि कार्यन्वयनका लागि कृषिमा संलग्न कृषक संघ, संगठन, कृषि सहकारि, बिभिन्न सरकारि, गैह्रसरकारि संघ संस्था तथा निजी क्षेत्रहरु संग समन्वय र सहकार्य गर्ने ।
- कृषि बिकास संग संबन्धित कार्यका लागि अन्तर पालिका समन्वय, कृषि ज्ञानकेन्द्र, भेटेरिनरि हस्पिटल तथा पशु बिज्ञकेन्द्र, प्रदेश तथा संघिय सरकारका कार्यालय तथा आयोजनाहरु संग सहकार्य र समन्वय गर्ने ।

घ। बजेट तथा जनशक्ति व्यवस्थापन:

- कृषि बिकासका लागि आबस्यक बजेटको लेखाजोखा, व्यवस्थापन तथा सोको प्रभावकारि परिचालन गर्ने गराउने ।
- गाउँपालिकामा कृषि बिकास कार्यक्रम संचालनका लागि आबस्यक जनशक्तिको प्रक्षेपण तथा व्यवस्थापन गर्न गाउँकार्यपालिकालाई सहयोग गर्ने ।

ड। गाउँपालिकाको कृषि बिकासका सम्भाव्यता अध्ययन, अनुसन्धान गर्ने गराउने ।

च। अनुगमन तथा मुल्याङ्कन

- गाउँपालिका द्वारा संचालित बिभिन्न कृषि बिकास कार्यक्रमहरुको नियमित अनुगमन, उपलब्धिहरुको समिक्षा गरि कृषि बिकास शाखालाई राय सुझाब तथा निर्देशन दिने ।

छ। कृषि उत्पादन सामग्रीहरु मल, बीउ बिजन, सिंचाई, कृषि औजार आदीको ब्यबस्थापन तथा उत्पादित बस्तुहरु को प्रसोधन, प्याकेजिंग र बजारीकरण आबस्यक नीतिगत व्यबस्था गर्ने ।

ज। गाउँपालिका तहमा निर्माण गरि संचालन गरिने साना सिंचाई आयोजनाहरुको सम्भाव्यता अध्ययन तथा सर्भे डिजाइन गराई जल उपभोक्ता/कृषक समूह मार्फत साना सिंचाई का योजना निर्माण तथा संचालन गर्ने गराउने ।

झ। संघिय तथा प्रादेशिक सरकारबाट गाउँपालिकास्तरमा संचालन हुने सिंचाईका योजना हरुको छनौट तथा निर्माण र सो को प्रभावकारि संचालन का लागि संघिय तथा प्रादेशिक सरकार संग समन्वय र सहकार्य गर्ने ।

य। क्षमता अभिवृद्धि

- कृषि कार्यक्रम लाई प्रभावकारि संचालन तथा व्यबस्थापनका लागि समितीका पदाधिकारि, कर्मचारिहरु, कार्यपालिका तथा व्यबस्थापीका का सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने ।

ट। कृषि उत्पादन, उत्पादकत्व बृद्धि तथा उत्पादित बस्तुहरुको प्रशोधन र बजारिकरण गर्न आबस्यक नीतिगत व्यबस्था गर्ने ।

परिच्छेद ३

स्थानिय तह मा कृषि बिकास कार्यक्रम संचालन तथा व्यबस्थापन

३।१ स्थानिय कृषि बिकासका निती नियम, कार्यबिधि, मापदण्ड निर्धारण

- स्थानीय सरकार संचालन ऐन २०७४ को परिधिभिन्न रहेर गाउँपालिकाले कृषि बिकाशको लागि स्थानीय ऐन, नीतिनीयम तथा कार्यक्रम संचालनक लागि आवश्यक मापदण्ड बनाइ सो को आधारमा कार्यक्रम संचालन गर्नु पर्ने छ ।
- स्थानीय नीति नियम तर्जुमा गर्दा महिला कृषक, बैदेसीक रोजगारी मा रहेका घर परिवार का सदस्यहरू, कृषि उद्यमी, साना तथा ब्यबसायीक कृषकहरूका लागि लक्षित गरि सामाजिक समाबेसीताका आधार मा नीति निर्माण गरि लागु गर्ने ।

३।२। स्थानीय कृषि बिकास योजना र बजेट तर्जुमा

- गाउँपालिकाले अनुसूची १ बमोजिम गठित कृषि विकास समिति को सहयोगमा भूगोल अनुसार प्राबिधिक रूपले उपयुक्त हुनेगरी कृषि क्षेत्रको प्राथमिकता निर्धारण गर्ने छ ।
- गाउँपालिकाले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कृषि विकास योजना तर्जुमा गरी कार्यपालिकाबाट स्वीकृत गराउने र उक्त योजनामा लिएका नीति रणनीतिलाई आवश्यकतानुसार गाउँपालिकाको आवधिक योजनामा समावेश गरी लागु गर्ने गराउने ।
- गाउँपालिकाबाट बजेट पूर्वानुमान र मार्गदर्शन प्राप्त भए पछि समितिको बैठक बाट वडास्तर र गाउँपालिका स्तरीय बजेट पूर्वानुमानलाई बाँडफाँट गर्न कृषि विषयक सबै सरोकारवालाको बैठक आयोजना गर्ने र शाखागत वा वडागत बाँडफाँट गर्ने र योजना तर्जुमा मा सहभागिता जनाउन कार्यक्रम समेत स्वीकृत गर्ने ।
- उक्त स्वीकृत बिषयगत क्षेत्र र आवधिक योजनाले लिएका लक्ष्य र उद्देश्य प्राप्तिका लागि बार्षिक योजना तर्जुमाको सिलसिलामा बजेट पूर्वानुमान र मार्गदर्शन मा समावेश गर्न गाउँपालिका संग समन्वय गर्ने छ ।

- गाउँपालिकाले कृषि विकास को योजना तर्जुमा गर्दा साना तथा मझौला सिंचाईको योजनालाई समेत समावेस गरि बनाउनु पर्ने छ । स्थानीय तहमा सिंचाई का योजना बनाउदा तथा सो को कार्य संचालन गर्दा जलउपभोक्ता समिति/कृषक समुहको सक्रिय सहभाकिता सुनुस्चित गर्नु पर्ने छ ।

- योजनाको प्राथमिकता निर्धारण, तर्जुमा तथा कार्यान्वयन अनुसूची २ बमोजिम हुनेछ ।

३।३ रकम प्रवाह प्रकृया र कोष व्यवस्थापन बजेट निकास, आम्दानीका प्रमुख श्रोत, कोष व्यवस्थापन र संचालन

खर्च गर्ने अख्तियारी र कार्यविधी

क। संघ र प्रदेश सरकारबाट गाउँपालिकामा सशर्त, बिशेष वा सम्पूरक अनुदानको रुपमा कृषि क्षेत्रको प्राप्त बजेट लाई गाउँपालिकाले पनि आफ्नो आय वा समानिकरण अनुदानबाट रकम थप गरी पठाउन सक्ने छ ।

ख। बैदेशिक श्रोतको अनुदान, ऋण वा प्राविधिक सहायता अन्तर्गतको रकम समेत सशर्त रुपमा गाउँपालिकाले निकास पठाउने छ ।

ग। यसरि कृषि क्षेत्रकालागि प्राप्त भएको रकम सम्बन्धित सभाबाट बजेट स्वीकृत भएको सात दिन भित्र गाउँपालिकाको अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्ने छ ।

घ। प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी प्राप्त भएको १५ दिन भित्र सम्बन्धित शाखा प्रमुख र वडा सचिवलाई कार्यक्रम र बजेट सहित प्रचलित कानून बमोजिम खर्च गर्ने गरी अख्तियारी दिइने ब्यवस्था रहेकोले कृषि/पशु विकास शाखाले पनि

प्रमुखप्रशासकीय अधिकृतले मागेको विवरण उपलब्ध गराई समयमै बजेट निकास गराउने ।

ड. कृषि/पशु विकास शाखाले आफुलाई प्राप्त अख्तियारी र कार्यान्वयन मार्ग दर्शन सम्बन्धित कृषि समितिमा पेश गर्ने र कार्य जिम्मेवारी तालिका बमोजिम जिम्मेवार पदाधिकारीलाई कार्यक्रमको बाँडफाँट गरी खर्च गर्न गराउने निर्देशन दिनेछ ।

च। प्राप्त वस्तुगत सहायता वितरण भन्दा अगाडि गुणस्तर एकीन गरी निश्चित भए पछिमात्र वितरणको ब्यवस्था मिलाई कृषि कार्यक्रममा वस्तुगत सहायता तथा अनुदान समेत वितरण गर्नु पर्ने हुनाले कहाँ, कस्ले , कहिले र कसरी वितरण गरिने हो सोको बाँडफाँट समितिबाट गरी जिम्मेवारी किटान गरिने छ ।

छ। अनुदान र सहूलियत वितरण सम्बन्धि छुट्टै कार्यविधि गाउँकार्यपालिकाबाट पारित गराउनुपर्ने छ ।

ज। प्राप्त वस्तुगत सहायता वितरण भन्दा अगाडि गुणस्तर एकीन गरी निश्चित भए पछिमात्र वितरणको ब्यवस्था मिलाइने छ ।

झ। वस्तुगत सहायता अन्तर्गतको पकेटहरु स्थानीय तहमै खरिद गर्नु पर्ने हो भने सार्वजनिक खरिद नियमावली बमोजिम खरिद योजनामा समावेश गरी समयमै खरिदको ब्यवस्था मिलाइने छ ।

ञ। स्थानीय किसानबाट खरिद गर्नु पर्ने हो भने गुणस्तरको एकिन गरी मात्र खरिद गरिने छ ।

ट। बिषयगत शाखाले अख्तियारी प्राप्त भएको रकमको अख्तियारी प्राप्त अधिकृतले बार्षिक बजेट र चौमासिक बिभाजनको परिधि भित्र रही खर्च गर्ने, लेखा

राख्ने वा राख्न लगाउने, लेखापरीक्षण गर्ने गराउने, बेरुजु फर्छ्यौट गर्ने छ । यि सबैकार्यको जिम्मेवारी र उत्तरदायित्व सम्बन्धित अख्तियार प्राप्त अधिकारीको हुने छ ।

ठ। खर्च खाता सम्बन्धित शाखामा वा एकिकृत कोष संचालन प्रणाली अन्तर्गत संचालन कानून बमोजिम हुनेछ ।

ड।अख्तियार प्राप्त अधिकृतले खर्चको फाँटवारी र प्रतिवेदन गाउँपालिकामा मासिक रुपमा तोकिएको निर्दिष्ट ढाँचामा पठाउनु पर्ने छ ।

ढ। चौमासिक रुपमा स्थानीय कार्यविधि ऐन बमोजिम बजेट निकासामा माग गर्नु पर्ने छ।

ण। गाउँकार्यपालिकाले बार्षिक बजेटको २५ प्रतिशत रकम पुँजीगत खर्चमा रकमान्तर गर्न सक्ने छ र पुँजीगत खर्चबाट चालूखर्चमा रकमान्तर गर्न पाइने छैन ।

त। अन्य कार्य गाउँपालिकाले पारित गरेको कार्यविधी र तोके बमोजिम गर्नु पर्ने छ ।

थ। कृषि कार्यक्रममा वैदेशिक सहायता अन्तर्गत को रकम भए सम्झौता बमोजिमको शर्तका अधिनमा रही खर्च गर्नु पर्ने छ र आर्थिक प्रतिवेदन तोकिएको ढाँचामा सम्बन्धित विकास साझेदारलाई समेत उपलब्ध गराउनु पर्ने छ ।

द। यदि बैदेशिक सहयोगको प्राविधिक सहायता अन्तर्गत रकम संघीय सरकारको स्वीकृतिमा स्थानीय तह संग सम्झौता गरी कार्य संचालन गरिएको छ र रकम स्थानीय कोषबाट प्राप्त भएको छ भने द्वी पक्षीय सम्झौता बमोजिमका शर्त पालना गर्नु पर्ने छ र निजले मागेको ढाँचामा हिसाब बुझाउनु पर्ने छ ।

ध। यि सबै कार्यको लेखापरीक्षणको जिम्मेवारी सम्बन्धित अख्तियारी प्राप्त अधिकारीको हुनेछ र बार्षिक रुपमा लेखापरीक्षण प्रतिवेदन सम्बन्धित विकास साझेदारलाई समेत उपलब्ध गराउनु पर्ने छ ।

न। लेखा सम्बन्धि सम्पूर्ण प्रतिवेदन वार्षिकरुपमा सम्बन्धित सभाको लेखा समितिमा प्रस्तुत गर्न गाउँकार्यपालिकामा प्रस्तुत गर्नु पर्ने छ ।

य। बजेट कार्यान्वयन गर्दा वितीय जोखिम न्यूनिकरण का कारण र निराकरणका उपाय समेत अबलम्बन गरी न्यूनिकरण गर्ने पहल गर्ने ।

३।४ पारदर्शिता, जबावदेहिता तथा उत्तरदायित्व, प्रचार, प्रसार, सूचनाको हक र सुशासनका औजार हरुको प्रयोग, गुनासो व्यवस्थापन

- गाउँपालिकामा गरिने कृयाकलाप, प्रदान गरिने सेवा सुविधालाई पारदर्शि, उत्तरदायी, जबाबदेहि र प्रभावकारी रुपमा नागरिक प्रति सम्बेदनशिल भइ संचालन गर्ने ।

- यसरी संचालन गर्दा नागरिकको व्यापक सहभागितामा संचालन गर्ने गराउने ।

- गाउँपालिकामा कार्यक्रम संचालन गर्दा सुशासनका मूलभूत मान्यता जस्तै कानूनको शासन, आर्थिक अनुशासन, मानव अधिकारको पूर्ण प्रत्याभुति, विकेन्द्रीकरण तथा भ्रष्टाचारमुक्त प्रशासन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात गर्दै कार्य गर्ने संस्कृति अबलम्बन गर्ने ।

- गाउँपालिकामा सुशासन कायम गर्न गराउन गाउँपालिकाले विशेष पहल गर्ने छ र स्थानीय सरकारबाट कृषि कार्यक्रममा सुशासनको प्रत्याभुति दिलाउन असल शासनका निम्न मूल्य मान्यताको अबलम्बन गर्ने ।

- स्थानीय कृषिकार्यक्रममा सम्बद्ध सबै कर्मचारी र संघ, संस्था गाउँपालिका प्रति उत्तरदायी भइ कार्य गर्ने छन र तोकिएको जिम्मेवारी तोकिएको समयमा सम्पादन गरी जबाबदेही प्रशासन संचालन गर्ने ।
- शाखा र इकाई कार्यालयले आफ्ना मातहतका कर्मचारीको कार्य विवरण तयार गरी तदअनुसार जिम्मेवारी किटान गर्ने ।
- कृषि सम्बद्ध सबै शाखा प्रमुख बीचमा कार्यसम्पादन करार गरिने छ र उक्त करारको संस्थागतरूपमा नियमित समीक्षा गर्ने गराउने ब्यवस्था मिलाउने ।
- कृषि सम्बद्ध सबै शाखा वा कार्यालय ले आफ्नो शाखाबाट उपलब्ध गराइने सेवा, सुविधा लाई निर्दिष्ट ढाँचामा नागरिक बडापत्रमा प्रकाशित गरि राख्ने ब्यवस्था गर्ने ।
- विकास निर्माणका कार्यमा नागरिकको सहभागिता बृद्धि गराउन सहभागितातत्त्वक समावेशी योजना प्रकृया अनिवार्य अवलम्बन गरिने छ र कार्य संचालन गर्दा नागरिकको संलग्नता र स्वामित्व प्राप्त हुने गरी गरिने छ। यसरी कार्य गर्दा विशेष गरेर अल्पसंख्यक, सिमान्तकृत वा साना किसान र महिला प्रति विशेष सम्बेदनशील रहने गरी कार्य ब्यवस्था मिलाउने ।
- निश्चित रकम भन्दा माथिको विकास निर्माणकार्यमा सबै विवरण देखिने गरी योजना स्थल र सार्वजनिक स्थानमा सूचना पाटीको होर्डिंग बोर्डको व्यवस्था गर्ने ।
- नागरिकको गुनासो सुन्ने र संबोधन गर्ने संस्थागत संयन्त्र स्थापित गरी कृयाशिल गराइने छ, र हेलोसरकार र हटलाइन ,मोबाइल एपजस्ता व्यवस्था गाउँकार्यपालिकाले गर्न पहल गर्ने ।

- सुशासनका औजार जस्तै सार्वजनिकरण सामाजिक परीक्षण, नागरिक सुनवाई, नागरिक पृष्ठपोषण प्रतिवेदन सम्बन्धित कार्यविधिमा तोकिएको समयमा गर्ने गराउने व्यवस्था मिलाउने ।
- नागरिक वा सर्वसाधारणकालागि आफ्नो आय व्ययको विवरण सार्वजनिक गर्ने गराउने र कार्यालयको वेबसाइटमा समेत नियमित रूपमा राख्ने व्यवस्था मिलाउने ।
- आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने र बेरुजुलाई समयमा नियमित, असूलउपर गरी फर्छ्यौट गर्ने गराउने ब्यवस्था गर्ने ।
- सार्वजनिक खरीद ऐन नियमावली बमोजिम खरिद कार्य गर्ने गराउने ।
- आचार संहिता अनिवार्यरूपमा परिपालना गर्ने गराउने ।
- सूचनाको हक सम्बन्धि ऐनको पालना गरिने र बर्गिकृत बाहेकका सबै सूचना नागरिकको पहुँचमा पुरयाउने ।
- बार्षिक कार्यक्रम र बजेट र चौमासिक तथा बार्षिक प्रगति प्रतिवेदन आमसंचार मार्फत सार्वजनिक गर्ने गराउने र कार्यालयको सूचना पाटी र वेबसाइटमा राख्ने ।
- निर्णय गर्दा कानूनसम्मत प्रकृया पुरयाईमात्र अखितयारवालाले निर्णय लिने छ र निर्णयको बैधताका साथै सार्वजनिक नागरिकको ग्राह्यता समेत प्राप्त गरिने गरी कार्य गर्ने ।
- विकास निर्माणका कार्यक्रम र योजना तथा सेवा प्रवाहलाई क्रमश स्वीकृत कार्यतालिका र नागरिक बडापत्रमा तोकिएको समयमा सम्पन्न गर्ने गराउने ।

- भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाइने छ र कुनै पनि भ्रष्टाचार हुन नदिने वातावरण श्रृजना गर्ने गराउने
- सबै पदाधिकारीले सम्पति विवरण समयमानै तोकिएको कार्यालयमा पेश गर्ने पद्धति अबलम्बन गर्ने
- अनुदान वा विउविजन वा सरकारी श्रोत वितरणको कार्यविधि स्वीकृत गराई मात्र बितरणको ब्यवस्था गुनासो नआउने गरी गर्ने गराइने छ र सम्भव भए सम्म विपन्न बर्ग र सीमान्त किसानलाई उपलब्ध हुने गरी कार्यविधीमा ब्यवस्था गर्ने र
- वित्तीय जोखिम न्यूनीकरणका सबै उपाय अबलम्बन गर्ने

३।५ अनुगमन, मुल्यांकन, समीक्षा र प्रतिवेदन

क। अनुगमन

- योजना वा कार्यक्रमको एकल वा संयुक्त अनुगमनको ब्यवस्थाकालागि अनुगमन कार्यको कार्यतालिका गाउँपालिकाको अनुगमन समितिबाट स्वीकृत गराई राख्ने र बजेट समेत छुट्ट्याउने ।
- कृषि समितिले आवश्यकतानुसार को टोली गठन गरी नियमित अनुगमनको ब्यवस्था मिलाउने छ
- अनुगमनका क्रममा नीति, योजना, कार्यक्रम तथा आयोजनाहरुमा निम्न कुराको विश्लेषण गर्ने
- श्रोतसाधनको प्राप्ति र प्रयोग स्वीकृत बजेट र समयतालिका अनुसार भए नभएको
- अपेक्षित प्रतिफल समयमै र लागत प्रभावकारी रुपमा हासिल भए नभएको

- कार्यान्वयन क्षमता के कस्तो छ
- के कस्ता समस्या र बाधा व्यवधान देखिएका छन र तिनको समाधानका निमित्त के कस्ता उपाय अवलम्बन गर्नु पछे ।
- सूचना प्रविधिको उपयोगबाट अनुगमन सूचना प्रणाली बर्तमानमा स्थापित गर्दा उपयुक्त हुने हुनाले अनुगमनका लागि उपयुक्त प्रणाली विकास गर्ने
- गाउँपालिकामा अनुगमन र सुपरिवेक्षणकालागि उपाध्यक्षको संयोजकत्वमा गठित संस्थागत संयन्त्रको व्यवस्था भएकोले उक्त संयन्त्र संग समितिले समन्वय गरी अनुगमनको ब्यवस्था गर्ने।
- स्थानीय कृषि विकास समितिले पनि आफु अन्तर्गत संचालित कार्यक्रमहरुको समयमै अनुगमन गर्न कृषि विकास समितिको संयोजक वा अन्य सदस्यको संयोजकत्वमा सम्बद्ध शाखाका प्रमुख वा निजको प्रतिनिधि, गैरसरकारी संस्थाको प्रतिनिधी, कृषक समूहको प्रतिनिधि, सहकारी संस्थाको प्रतिनिधि रहेको अनुगमन उप समिति गठन गर्ने र त्यस्को सचिव कृषि/पशु शाखाका प्रमुख वा निजले तोकेको अधिकृत कर्मचारी हुने ब्यवस्था मिलाउने।
- उक्त उपसमितिले आफ्नो कार्यविधि आफै बनाउने छ र संयुक्त वा एकल अनुगमनको ब्यवस्था समेत गर्ने छ यस उप समितिले उपलब्धि र परिणाम को मापन सूचक तयार गरी स्वीकृत गराई राख्ने छ । त्यस्तै कृषि सम्बद्ध अन्य सरोकारवाला गैर सरकारी संस्था, निजी र सहकारी क्षेत्र एवं विकास साझेदार का बीचमा पनि अनुगमन प्रणालीका सूचक निर्धारण गरी कृषि समितिको अनुगमन प्रणालीमा समाहित गर्न सकिने सूचक निर्धारण गरी लागु गरिने छ। अनावश्यक सूचनाहरु माग नगर्ने र आवश्यक सूचना नछुटाउने नीति समेत अवलम्बन गर्ने।

- यसरी सूचक तयार गर्दा गाउँपालिका लाई कृषि क्षेत्रको आधारभूत सूचना उपलब्ध गराउनुका साथै आवधिक योजनामा निर्दिष्ट गरेका विषयक्षेत्रगत सूचक हरूसंग मिलान गर्न समन्वय गरी तदनुसारको प्रतिवेदन पठाउने व्यवस्था गर्ने।
- जिल्ला समन्वय समिति र प्रादेशिक सरकारमा पठाइने सूचना बारेमा पनि पूर्व जानकारी तततत निकायबाट माग गर्ने।
- स्थानीय प्राथमिकता प्राप्त, बहुबर्षिय वा पूजिगत लगानी अत्यधिक भएका योजना, कार्यक्रमहरूका लागि छुट्टै सूचक तयार गरी नियमित अनुगमन गर्ने प्रणाली स्थापित गरिने छ र देखा परेका समस्या समयमै समाधान गरी योजना कार्यक्रम सुचारु गराउने व्यवस्था मिलाउने।
- अनुगमन कार्यकालागि लाग्ने अनुमानित बजेट समेत यस उपसमितिले तय गरी समितिमा पेश गर्ने छ।
- समितिले बिषयगत शाखालाई पनि सुपरिवेक्षण तथा अनुगमनका लागि बजेटको ब्यवस्था गरी अनुगमन गर्न गराउन आवश्यक निर्देशन दिने
- यसरी अनुगमन गराई बिषयगत कृषि समिति र स्थानीय तहको समितिमा नियमित प्रतिवेदन दिने व्यवस्था गर्ने ।
- अनुगमन,मुल्यांकनमा जिल्ला समन्वय समितिको समेत भूमिका रहने हुँदा विकास गरिएका अनुगमन सूचक, कार्यतालिका आदिबारे गाउँकार्यपालिका मार्फत जिल्ला समन्वय समितिमा समेत पठाउने ।

ख। मध्यावधि मुल्यांकन

- स्थानीय गाउँपालिकामा आवधिक योजना तयार गरी संचालनमा ल्याएको छ भने उक्त योजनाको समष्टि उपलब्धि र परिणाम को मापन हुने गरी बाह्य निकाय वा बिशेषज्ञबाट मध्यावधि मुल्यांकन गर्ने प्रणाली अबलम्बन गर्ने।
- बहु बर्षिय योजना वा प्राथमिकता प्राप्त योजना हरुको पनि मध्यावधि मुल्यांकन गरिने प्रणाली अबलम्बन गर्ने ।

ग। अन्तिम मुल्यांकन

- योजनाका बृहतर लक्ष्य र उद्देश्य हाँसिल भए नभएको, कहाँ, के कस्ता सबल र कमजोर पक्ष रहन गए बिश्लेषण गरी व्यवस्थापनलाई उपयुक्त नीति, रणनीति तय गर्न मद्दत पुरयाउन ब्यवस्थाकालागि अन्तिम मुल्यांकन को ब्यवस्था गर्ने।
- गाउँपालिकाले तयार गरेको आवधिक योजनाको समष्टि अन्तिम प्रभाव मुल्यांकन गर्ने प्रावधान राख्ने।
- मूल्यांकन प्रणालीमा कृषिक्षेत्रको समेत प्रभाव मुल्यांकन गर्न गराउन ब्यवस्था मिलाउने।
- अन्तिम मुल्यांकन लागि तेस्रो पक्षका विज्ञ बाट गर्नु गराउने ब्यवस्था गर्ने ।

घ० समीक्षा

- गाउँपालिकामा प्रत्येक चौमासिक र बार्षिक रुपमा संचालित सबै योजना, कार्यक्रम, आयोजना वा कृयाकलापहरुको प्रगति समीक्षा गाउँकार्यपालिकाले गर्ने हुनाले कृषि विकास समितिले पनि समिति अन्तर्गतका सबै कार्यक्रमको समितिमा समीक्षा गरी समीक्षाको निचोड गाउँकार्यपालिकाको समीक्षा बैठकमा पेश गर्ने ।
- यस्तो समीक्षा बैठकको आयोजना गाउँपालिकाको बैठक बस्नु अगाडी निश्चित गर्ने

- यस समीक्षा बैठकमा सरोकारबाला सबै सरकारी, गैरसरकारी, निजी, सहकारी, विकास साझेदारहरुको सहभागिता सुनिश्चित गर्ने ।
- समीक्षा मा आँकडा प्रस्तुति गर्नु भन्दा पनि देखा परेका मुद्दा, समस्याहरुबारे छलफल गर्ने र समस्या समाधानका सहज उपायको खोजि गर्ने र कुन तहबाट उक्त समस्या समाधान हुने हो सोको समेत जिम्मेवारी तोक्ने कार्य गर्ने ।
- कृषि बिषयक पूजिगत खर्चमा कमी हुनुमा देखापरेका समस्याको समेत समयमै निदान गरिने गरी समाधान खोज्ने
- स्थानीय, प्रादेशिक वा राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको २/२ महिनामा समीक्षा गरिने प्रणाली अबलम्बन गर्ने ।
- विकास साझेदारहरुको सहयोगमा संचालित योजना को समीक्षा समेत गर्ने र
- समीक्षा बैठकमा प्राप्त गुनासाहरुलाई समेत सम्बोधन गर्ने ।

ड। प्रतिवेदन

- गाउँपालिकाले पारित गरेको आर्थिक कार्यविधी अनुसारको ढाँचामा आर्थिक प्रतिवेदन हरु मासिक रुपमा अख्तियार प्राप्त शाखा प्रमुखले तोकिएको कार्यालय वा निकायमा पठाउने ।
- भौतिक प्रगति प्रतिवेदन साधारणतया चौमासिक भुक्तान भएको ७ दिन भित्र अख्तियार प्राप्त शाखा प्रमुखले गाउँपालिकामा पठाउने ब्यवस्था मिलाउने ।
- यसकालागि कृषिसंग सम्बद्ध सबै सरोकारवाला बाट समय मै प्रतिवेदन संकलन गरी निश्चित ढाँचामा राखि एकिकृत गरी गाउँपालिकाको कार्यालयमा

पठाउनु पर्ने भएकोले कृषि संग सम्बद्ध निकाय हरूले पनि आ-आफ्नो निकायको भौतिक प्रतिवेदन समितिका सचिव वा शाखा प्रमुख समक्ष पठाउने र

- चौमासिक प्रतिवेदनमा भौतिक प्रगतिका साथै आय व्ययको समग्र स्थिति प्रस्तुत गरिने व्यवस्था गर्ने ।

कार्यक्रम कार्यान्वयन प्रतिवेदन

- अख्तियारि प्राप्त प्रत्येक निकायले मासिक रूपमा वित्तीय र प्राथमिकता प्राप्त कार्यक्रमको दुइ,दुइ महिनामा र अन्य सबै कार्यक्रमको चौमासिक रूपमा भौतिक प्रगति प्रतिवेदन तोकिएको ढाँचामा गाउँकार्यपालिकामा पठाउने ।

- यसरी पठाएको प्रतिवेदन सम्बन्धित बिषयगत समितिको सचिवलाई समेत उपलब्ध गराउने

- प्राथमिकता प्राप्त योजनाको २/२ महिनामा अध्यक्षले कार्यपालिकामा समीक्षा गरी वाधा अडकाउ भए फुकाउने र समयमा प्रगति हाँसिल गर्ने रणनीति समेत तय गर्ने ।

- चौमासिक समीक्षा बिषयगत समिति र बिषय क्षेत्रगत समिति कृषिमा समेत प्रगति प्रतिवेदनमा कार्यपालिकामा समीक्षा हुनु भन्दा अगाडि नै समीक्षा गरि बिषय क्षेत्रगत समितिका संयोजकले एकमुष्ट प्रगतिको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्ने र देखापरेका प्रमुख मुद्दा वा समस्या प्रस्तुत गरी समाधानको उपाय समेतको रणनीति वैठकबाट तय गर्ने ।

- चौमासिक प्रगति प्रतिवेदन जिल्ला समन्वय समिति, प्रदेश वा संघीय सरकारको सम्बन्धित मंत्रालयमा एकिकृत गरी समीक्षा सम्पन्न भएको १५ दिन भित्र पठाउने ।

- गाउँकार्यपालिकाले बार्षिक प्रतिवेदन तोकिएको ढाँचामा आर्थिक बर्ष भुक्तान भएको एक महिना भित्र सम्बन्धित जिल्ला समन्वय समिति, प्रदेश तथा संघीय मंत्रालयमा पठाउनु पर्ने र
- प्रगतिस्थितिको आधारमा कर्मचारीको कार्यसम्पादन मुल्ल्यांकन गर्ने प्रणाली स्थापित गर्ने यसकालागि प्रत्येक कर्मचारीको कार्य जिम्मेवारी विवरण प्राप्त गरी तदनुसार कर्मचारीको कार्यसम्पादन मुल्ल्यांकन गर्ने ।

परिच्छेद ४

बिबिध

संसोधन, खारेजी र वचाउ

क। यस पुर्व प्रचलित कानून बमोजिम संचालित कृषि कार्यक्रम यसै व्यवस्था बमोजिम संचालन भएको मानिने छ ।

ख। कार्यविधि संसोधन यस ऐन गाउँपालिकाले आवश्यकता अनुसार संसोधन तथा खारेजी गर्न सक्नेछ।

घ। यस कार्यबिधिमा उल्लेख नभएका अन्य कुराहरु स्थानीय सरकार संचालन ऐन २०७४ र प्रचलित कानून बमोजिम हुने छ ।

अनुसूची १ यसपालिका कृषि विकास समिति गठन

कृषि विकास समितिको गठन

- | | | |
|-----|--|----------|
| (क) | गा.पा. को अध्यक्ष संयोजक | -अध्यक्ष |
| (ख) | आर्थिक विकास समितिको संयोजक १ जना | -सदस्य |
| (ग) | प्रमुख प्रशासकीय अधिकृत | -सदस्य |
| (घ) | गाउँपालिका स्तरीय खाद्य सुरक्षा समितिको संयोजक वा निजले तोकेको सदस्य १ | -सदस्य |
| (ङ) | समितिले मनोनयन गरेको विज्ञ सदस्य १ जना | -सदस्य |
| (च) | समितिले मनोनयन गरेको व्यवसायीक किसान मध्ये एकल महिला सहित २ जना | - |
| | सदस्य | |
| (छ) | गाउँपालिकाको कृषि तथा पशु शाखा प्रमुख | - |
| | सदस्य | |

(ज) गाउँपालिकाको कृषि तथा पशु शाखा प्रमुख

-सदस्य

सचिव

क० उपरोक्त समितिहरूमा एक महिना भित्र सबै पद पूर्ति भइ कार्य सुचारु गर्नु पर्ने छ ।

ख० समितिहरूले आफ्नो आन्तरिक कार्यविधि आफै बनाइ कार्य सुचारु गर्ने छन र आवश्यकतानुसार बैठक बस्ने छ तर कम्तिमा पनि वर्षको तीन पटक समितिको बैठक अनिवार्यरूपमा बस्नु पर्ने छ ।

ग० उपरोक्त समितिहरूमा राजिनामा पेश गरी वा अन्य कुनै किसिमले रिक्त हुन आएमा जसरि शुरुमा नियुक्ति भएको हो सोही प्रकृया पुरयाइ पद पूर्ति गर्ने व्यवस्था गरिनेछ ।

अनुसूची २ योजना को प्राथमिकता निर्धारण तथा निर्माणका चरणहरू

योजना तर्जुमा गर्दा प्राथमिकता दिनु पर्ने विषय

बिषय क्षेत्रगत वा आवधिक योजना तर्जुमा गर्दा कृषि क्षेत्रको सम्बन्धित स्थान विशेष को संभाव्यता हेरी देहायका आधारमा प्राथमिकीकरण र कृषि व्यवसायीकरणका माध्यमबाट प्राथमिकताका बिषयमा ध्यान पुरयाउने

- आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदानपुग्ने
- उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने
- स्थानीय जनताको जीवनस्तर, आम्दानी र रोजगार बढ्ने
- स्थानीय बासिन्दाहरूका प्राथमिकतालाई संबोधन गरी जनसहभागिता जुट्ने
- महिला बालबालिका तथा पिछडिएका वर्ग क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने
- लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने

- वातावरणीय संरक्षण तथा सम्बर्द्धन, जलवायू परिवर्तन अनुकूलनमा सघाउ पुऱ्याउनुका साथै दिगो विकासको लक्ष्य प्राप्तिलाई प्राथमिकता दिई तर्जुमा गर्न सघाउ पुरयाउने र

- बार्षिक योजना तयार गर्दा बिषय क्षेत्रगत, आवधिक योजनाका लक्ष्य, उद्देश्य, नीति, रणनीति र कार्यक्रम प्राथमिकता समेत लाई ध्यानमा राखी बार्षिक योजना, कार्यक्रम बजेट तर्जुमा गर्दा ध्यान दिने ।

योजना तर्जुमाका चरण र प्रकृया

- गाउँपालिका स्तरीय बार्षिक योजना तर्जुमा गर्दा बजेट निर्धारण समितिबाट कृषि क्षेत्रको बजेट पुर्वानुमानको सीमा र मार्गदर्शन तयारीमा माग भएको आवश्यक प्राविधिक सहयोग पुरयाउने ।

- गाउँपालिकाबाट आगामी बर्षको श्रोतको अनुमान, बजेट सीमा तथा मार्गदर्शन प्राप्त भए पछि कृषि क्षेत्र संग सम्बद्ध सबै सरोकारवालाहरु बिषयगत शाखा, गैरसरकारी संस्था, निजी क्षेत्र, सहकारी संस्था, विषय विज्ञ आदि को बैठक बोलाउने ।

- कृषि क्षेत्र र उपक्षेत्रगत पशु स्वास्थ्य, माहुरी पालन, मत्स्यपालन, फलफूल खेति, तरकारी आदि को गाउँपालिका स्तरिय पूर्वानुमानको प्राप्त बर्गिकरणलाई लगानीका क्षेत्र तोकी विषय उप क्षेत्रगत तथा वडास्तरीय कृषि कार्यक्रमको बजेट पूर्वानुमान र मार्गदर्शन तयार गर्ने ।

- प्राप्त बजेट पूर्वानुमान, मार्गदर्शन र अबलम्बन गरिने नीति रणनीति र बिषय र भौगौलिक क्षेत्रगत लगानीको बाँडफाँट गरी सम्बन्धित शाखा, सेवाकेन्द्र, वडा वा

इकाईमा मार्गदर्शन सहित बजेट पूर्वानुमान पठाइने र सम्बन्धित जिम्मेवार व्यक्ति समेत तोकिएको योजना तर्जुमा प्रकृयाको थालनी समेत गर्ने ।

- गाउँपालिका तथा विषयगत निकाय कृषि क्षेत्र बाट वडामा प्राप्त बजेट पूर्वानुमान र मार्ग दर्शनका अधीनमा रही कार्यक्रम र बजेट तर्जुमा गर्ने वडास्तरमा रहेका सरकारी, गैरसरकारी, सहकारी संस्था तथा निजी क्षेत्रका सरोकारवाला सबैको बैठक आयोजना गरी प्राप्त बजेट पूर्वानुमान र मार्गदर्शनको जानकारी गराइने र वडास्तरमा तथ्याङ्क, सूचना तथा बस्तुगत विवरणको आधारमा स्थिति र संभाव्यताको विश्लेषण गरी वडास्तरिय लगानीको प्राथमिकता निर्धारण गर्ने ।

- विषयगत निकाय र गैरसरकारी संस्थाको कार्यक्रम बीचमा पनि परिपूरकता कायम गरी एकिकृत योजना तर्जुमा गर्न गराउने ।

- सबै सरोकारवालालाई करिब एक महिनाको समय दिई वस्तिस्तरमा तर्जुमा को तालिका समेत तय गर्ने

- यसरी तय गरिएको समयतालिका सबै वस्ति वा कृषक समूहलाई समेत जानकारी गराई वस्ति वा समूहस्तरमा योजना तर्जुमाको थालनी निर्दिष्ट समयमा गर्ने र यसै बीचमा यदि प्रदेशतहबाट थप कृषि विषयक बजेट पूर्वानुमान वा संशोधित अनुमान गाउँपालिकाबाट प्राप्त भएमा सो समेत समावेश गरी योजना तर्जुमा प्रकृयामा समावेश गराउने ।

क। वस्ति र टोलस्तरमा देहायको प्रकृया अबलम्बन गरी योजना तर्जुमा गर्ने ।

- वस्तिस्तरमा रहेका कृषक समूह, समिति तथा संस्था संग अन्तरकृया गरी तिनका माग र प्राथमिकताहरूलाई सम्बोधन गर्न र तिनले गर्न सक्ने लागत सहभागितालाई समेत संकलन गरी उनीहरूकै सहभागितामा तोकिएका मापदण्डका आधारमा प्राथमिकता निर्धारण गर्ने ।

- यसरी सबै वस्तिरटोलस्तरबाट माग र प्राथमिकता संकलन भए पश्चात सम्बन्धित वडा सचिवले बिषयगत र अन्य सरोकारवाला हरूसंग छलफल गरी बिषय क्षेत्रगत रुपमा कार्यक्रम र बजेट छुट्याउने र बजेट पूर्वानुमानको रकम संग मेलखाने गरि एकिकृत गरी वडा अध्यक्ष समक्ष घटबढको विवरण पेश गर्ने । र

- यदि कुनै योजना वा कार्यक्रम अत्यन्त जरुरि छ र बजेट पूर्वानुमान भित्र रहन नसकेमा गाउँस्तरीय योजना मा समावेश गर्ने गरी सुची समेत प्रस्तुत गर्ने ।

ख। वडासमितिले सबै सरोकारवाला को बैठक बोलाई यसरी वस्ति र टोलस्तर बाट संकलित भएको सूचीमा बिषयगत प्राथमिकता निर्धारण अनुसार रुजु गरि वडा समितिबाट पारित गर्ने र यसरी पारित गर्दा वडास्तरीय तथा गाउँपालिका स्तरीय योजनामा बर्गिकरण गरी सिफारिश सहित कार्यपालिकामा पेश गर्ने ।

ग० यदि कुनै योजना दुइ वा दुई भन्दा वढि वडामा संचालन गरिनु पर्ने रहेछ भने ती वडाबीचको समन्वय बैठक राखी अन्तर वडास्तिय योजनाको प्राथमिकता समेत कार्यपालिकामा सिफारिश सहित पेश गर्ने ।

घ० कार्यपालिका सचिवले वडाबाट प्राप्त सबै सुचीलाई गाउँपालिका स्तरीय बिषयगत शाखा बाट प्राप्त सूचीलाई समेत एकिकृत गर्ने र यसरी एकिकृत गरिएको सुचीलाई बिषय क्षेत्रगत प्राथमिकताक्रम अनुसार सुची तयार गर्नुका साथै उक्त सुचीलाई वडास्तरीय र पालिकास्तरीयमा बर्गिकरण गरी सम्बन्धित बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेश गर्न अध्यक्ष समक्ष प्रस्तुत गरिने र उक्त योजना तर्जुमा समितिमा पठाउने ।

ङ० बजेट तथा कार्यक्रम तर्जुमा समितिले यसरी प्राप्त योजना र कार्यक्रमलाई सम्बन्धित बिषय क्षेत्रगत समिति मा छलफलका लागि पठाउने ।

च० कृषि सम्बन्धी बिषयगत समितिले यसरी वडा, विषयगत शाखा तथा कृषि सम्बन्धि गैर सरकारी संस्था, निजीक्षेत्र र सहकारी संस्थाबाट प्राप्त सुचीलाई एकिकृत गरी आफुलाई प्राप्त बजेट पूर्वानुमान र मार्गदर्शन अनुसार भए नभएको हेर्नुका साथै प्रदेश र संघीय योजना तथा कार्यक्रम संग परिपूरकता कायम समेत गराउने ।

छ० कृषि संग सम्बन्धित अन्य बिषयगत निकाय संग समेत पारस्परिकता हुने गरी कृषि सम्बन्धि बार्षिक तथा बहुबार्षिय कार्यक्रम र बजेट प्राथमिकता क्रम निर्धारण गरी गाउँ कार्यपालिका स्तरीय बजेट तथा कार्यक्रम तर्जुमा समितिमा राय सिफारिश सहित पठाउने ।

ज० गाउँपालिकाका लागि बजेट वक्तव्यमा पारिनु पर्ने कृषि सम्बन्धी नीति समावेश गरी कृषिमा हुने समष्टि लगानी र उपलब्धीको प्रक्षेपण सहितको नीति तयार गरी सम्बन्धित सभामा पेश गरिने बजेट वक्तव्यको मस्यौदा समेत तयार गरी योजना तर्जुमा समितिमा प्रस्तुत गर्ने ।

झ० योजना तर्जुमा समितिले कृषि समिति बाट प्राप्त गरेको एकिकृत कार्यक्रम, बजेट र नीति गाउँपालिकामा पठाउन अगाडी निम्न कार्य गर्ने ।

- सम्बन्धित क्षेत्रमा संचालन हुने योजना र कार्यक्रममा दोहोरोपन आउन न दिने गरी आपसी तादाम्यता र परिपूरकता कायम गर्ने व्यवस्था मिलाउने ।

- बजेट तथा कार्यक्रमको बिषयक्षेत्रगत सम्बन्धित समितिमा पुनः छलफल गराउनु पर्ने भए गराई अन्तिम प्रस्ताव तयार गरी गाउँ कार्यपालिकामा पेश गर्न आदेश दिने ।

- आवधिक योजना तयार भएको रहेछ भने उक्त आवधिक योजनाको दूरदृष्टि, लक्ष्य, उद्देश्य, नीति र कार्यक्रमका प्राथमिकता अनुकूल भए नभएको हेरी उक्त आवधिक योजना संग तालमेल हुने गरी प्रस्तुत गर्ने ।
- संघीय सरकारमा नेपाल सरकारले बजेट प्रस्तुत गर्ने समय जेष्ठ १५ गते तोकिएको हुनाले बजेट बक्तव्यको संघीय नीति समेत स्थानीय तहमा असर पर्ने भए सो विषय समेत स्थानीय तहको नीति र कार्यक्रम समावेश गर्ने ।
- त्यस्तै प्रदेश सरकारले असार १ गते भित्र बजेट र कार्यक्रम प्रस्तुत गर्ने हुँदा स्थानीय तहलाई असर पर्ने भए सो विषय समेत स्थानीय तहको नीति र कार्यक्रम समावेश गर्ने ।
- आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको अन्तिम प्रस्ताव तयार गर्ने ।
- यदि बहु बर्षिय योजना रहेछ भने त्यसको लगानीको प्रक्षेपण र उपलब्धि लक्ष्य समेत निर्धारण गरी प्रस्तुत गर्ने ।
- बजेट सीमा भित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने र घाटा बजेट प्रस्तुत गर्न बन्देज रहेको हुँदा कुनै हालतमा पनि घाटा बजेट र कार्यक्रममा सिफारिश नगर्ने ।
- सम्बन्धित गाउँ सभामा प्राप्त बजेट तथा कार्यक्रममा छलफल गरी अषार ५ गते भित्र कार्यपालिका संग केहि थप बुझ्नु पर्ने भएमा गाउँ कार्यपालिकामा निर्देशन सहित प्रस्ताव सम्बन्धित कार्यपालिकामा फिर्ता पठाउने व्यवस्था गर्ने ।
- गाउँ कार्यपालिकाले यसरी प्राप्त फिर्ता हुन आएको बजेट तथा कार्यक्रममा केहि हेरफेर गर्न उचित देखिएमा वा नदेखिएमा पुष्ट्याँई सहित पुनः गाउँ सभामा राय सहित पेश गर्ने ।

- गाउँ सभाले अषाढ मसान्त भित्र बजेट र कार्यक्रम पारित गरि सक्नु पर्ने ।
- बजेट र कार्यक्रम सार्वजनिककरण सभाबाट स्वीकृत भए पछि बिभिन्न संचार माध्यमबाट सर्वसाधारणको जानकारीकालागि बजेट, कार्यक्रम र लिइएका नीति गाउँ कार्यपालिकाले प्रकाशित गर्नु पर्ने छ र आफ्नो वेवसाइटमा समेत राख्ने बेबस्था व्यवस्था गर्ने ।

ख । योजना कार्यान्वयन

गाउँभा बाट पास भएका कृषि योजनाहरूको प्रभावकारि संचालनका लागि आवश्यकता अनुसार स्थानीय मापदण्ड तयार गरि सोको आधारमा कार्यक्रम कार्यान्वयन गर्ने छ ।

१. सबै सरोकारवालाले कार्यक्रम र बजेट को कार्यान्वयन र जिम्मेवारी तालिका तयार गर्ने

- कार्यक्रम स्वीकृत भए पछि सरोकारवाला सबै विषयगत निकायले आ-आफ्नो महाशाखा, शाखागत र वडागत रुपमा योजना, कार्यक्रमलाई कृयाकलापमा बिभक्त गरी निश्चित कार्यतालिकामा राख्ने र यसरी कार्यतालिका तयार गर्दा जिम्मेवारी तालिका समेत तयार गर्ने र
- यसरी तयार गर्दा कार्यक्रम कार्यान्वयन को तरिका मध्ये लिइने निम्न विकल्प जस्तै उपभोक्ता समिति, ठेक्का पट्टा, गैरसरकारी संस्था, सहकारी वा सेवा करार, अमानत मध्ये उपयुक्त विकल्पको समेत सार्वजनिक खरिद ऐनको परिधि भित्र रही छनौट गरी प्रस्तुत समेत गर्ने ।

२. विषयगत समितिमा कार्यान्वयन तालिका पेश गर्ने

- यसरी शाखागत वा वडागत कार्यक्रम र बजेट तयार भए पछि कृषि विषयगत समितिमा सम्बद्ध सबै सरोकारवाला गैर सरकारी संस्था, सहकारी संस्था र निजिक्षेत्रबाट समेत कार्यान्वयन तालिका प्रस्तुत गराउने
- यसमा आपसी समन्वय र परिपूरकता कायम गर्ने अन्य सम्बन्धित विषयगत क्षेत्रका सरोकारवाला सबैलाई पनि आमन्त्रण गर्नु पर्ने देखिएमा सो समेत गर्ने
- उक्त कार्यान्वयन तालिकामा के, कति, कहाँ, कसरी, कस्ले, कसबाट, कस्कालागि, लाग्ने लागत, उपलब्धि परिमाण र जिम्मेवार व्यक्ति र निकाय स्पष्ट देखाउनु पर्ने गरी तालिका प्रस्तुत गर्न लगाउने र
- कृषि समितिले पारित गरे पछि सम्बद्ध अन्य विषयक्षेत्रगत समितिले अन्तरक्षेत्रगत परिपूरकता हेरी पारित गर्ने र गाउँपालिकाको बजेट तथा कार्यक्रम समितिमा पठाउने। बजेट तथा कार्यक्रम समितिले मार्गदर्शन अनुसार भए नभएको हेरी गाउँकार्यपालिकामा पेश गर्ने ।

ग । योजना कार्यान्वयनका लागि बजेट प्रवाह प्रकृया

- अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम र बजेटको अख्तियारी श्रावण ७ गते भित्र दिनु पर्ने व्यवस्था गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृतले आफूलाई प्राप्त भएको मितिले १५दिन भित्र तयार भएको कार्यान्वयन कार्यतालिका र बजेट र कार्यक्रमको अख्तियारी कार्यान्वयन मार्गदर्शन सहित सम्बन्धित महाशाखा, शाखा तथा वडा समितिमा पठाउने व्यवस्था गर्ने ।

- कार्यान्वयन मार्ग दर्शनमा भौतिक तथा वित्तीय प्रगति प्रतिवेदनको ढाँचा समेत राखि प्रतिवेदन पठाउने वा कार्यान्वयनको तरिका, समयमा कार्य सम्पादनमा उत्कृष्टता हासिल गरेमा पुरस्कार र नगरेमा दण्डको व्यवस्थालाई कार्य सम्पादनको अभिन्न अंगकोरूपमा राख्ने ब्यवस्था मिलाउने ।
- सम्बन्धित गाउँपालिकाबाट अख्तियारी र मार्गदर्शन प्राप्त भए पछि कृषि संग सम्बन्धित कार्यान्वयन गर्ने जिम्मेवार निकायमा कार्यान्वयन तालिका सहित कार्यक्रम र बजेट खर्च गर्ने जिम्मेवार निकाय तोकिएको पठाउने र यदि स्थानीय तहको प्राथमिकता प्राप्त योजना वा कार्यक्रम भए सो समेत खुलाउने ।
- कृषि समितिले वा शाखा प्रमुखले आफ्ना बिषयक्षेत्र अन्तर्गतका प्राथमिकता प्राप्त योजनाको सूची समेत सम्बन्धीत जिम्मेवार निकाय र व्यक्तिलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गर्ने ।
- गाउँ कार्यपालिकाका अध्यक्ष ले प्रमुख प्रशासकीय अधिकृत संग र प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित शाखा प्रमुख वा वडा समिति संग कार्य सम्पादन सूचक सहितको कार्य सम्पादन करार गर्ने ।
- यदि कृषिक्षेत्रको बिषयमा कार्य सम्पादन करार भएको भए तततत जिम्मेवार ब्यक्तिसंग सचिव वा सम्बन्धित शाखा प्रमुख ले कार्यसम्पादन करार समेत गर्नु पर्ने र
- गाउँ कार्यपालिकामा स्वतन्त्र कार्यसम्पादन मुल्यांकन समिति समेत गठन गरी सम्बन्धित शाखाको कार्य सम्पादन मुल्यांकन ६/६ महिनामा गर्ने ब्यवस्था मिलाउने ।

आज्ञाले,
गंगाराम सापकोटा
प्रमुख प्रशासकीय अधिकृत